



माथिल्लो ढुलोखोला 'ए' जलविद्युतको बाँधस्थल: म्याग्दीको रघुगंगा गाउँपालिका-७ र ८ को सिमा क्षेत्रमा निर्माणाधीन माथिल्लो ढुलोखोला 'ए' जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । ढुलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

तस्विर: रासस

# आयोजना बैंकको तयारी अन्तिम चरणमा

अमरराज आचार्य

दाङ- योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन लुम्बिनी प्रदेशमा आयोजना बैंक निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।

राजनीतिक पहुँचको आधारमा योजना छानिने तर कार्यान्वयन गर्न जटिल हुने भएपिछ योजना छनोट प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंकको अवधारणा अघि सारिएको हो । प्रदेश योजना आयोगले आयोजना बैंक तर्जुमा निर्देशिकाको मस्यौदासमेत तयार पारेको छ । अहिले यही मस्यौदालाई आधार मानेर प्रदेश योजना आयोगले अन्तिम रूप दिन थालेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो ।

प्रदेश सरकारले प्राथमिकता राखेका आयोजनाको छनोट प्रक्रियालाई व्यवस्थित गर्ने, विश्लेषण गर्ने र कार्यान्वयनयोग्य बनाउने गरी आयोजना बैंक बनाउन थालिएको योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बताए । 'कुनै पनि नयाँ योजना अन्तर्गत गर्दा सम्भाव्यता अध्ययन, विश्लेषण, त्यसले अर्थतन्त्र, वातावरणीय क्षेत्रमा पार्ने प्रभावलगायत त्यसको दिगोपनाको समेत अध्ययन गरिन्छ । अनिमात्र त्यो आयोजनालाई अघि बढाउने कि नबढाउने निष्कर्षमा पुग्न सकिन्छ । यो सबै प्रक्रिया पूरा गरेर आयोजना बैंकमा समावेश योजनालाई अघि बढाउने बारेमा सिफारिस गर्ने प्रक्रिया



रहन्छ' योजना आयोगका उपाध्यक्ष डा. अर्यालले भने, 'कुनै पनि आयोजना कार्यान्वयन गर्दा त्यसले दिने उपलब्धिलाई नै प्राथमिकतामा राखिन्छ । उपलब्धि दिन नसक्ने आयोजना प्राथमिकतामा नपर्न सक्छन् ।'

आयोजना बैंकभन्दा बाहिरबाट योजना छानिँदा जस्ता पनि पर्ने, कार्यान्वयन गर्न समस्या पर्ने, त्यसले उपलब्धि नदिनेजस्ता समस्या छन् । अब आयोजना बैंक निर्माण गरेर त्यहाँ प्राथमिकीकरण भएर बसेका योजनामा लगानी बढाउन सकिएको खण्डमा प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । भौतिक विकासलाई मात्रै आधार नमानी सामाजिक र मानव विकासलाई समेत समेटेर आयोजना बैंकमा योजना समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार वलीले प्रदेशको सीमित स्रोत साधनको उच्चतम प्रयोगका लागि प्रदेश आयोजना बैंक

प्रदेश सरकारले प्राथमिकता

राखेका आयोजनाको छनोट

प्रक्रियालाई व्यवस्थित

गर्ने, विश्लेषण गर्ने र

कार्यान्वयनयोग्य बनाउने गरी

आयोजना बैंक बनाउन थालिएको

योजना आयोजनाका उपाध्यक्ष डा.

डिल्लीराज अर्यालले बताए ।

आवश्यकता परेको बताउँछन् । 'कतिपय

प्राथमिकतामा पर्नुपर्ने आयोजना प्राथमिकतामा

नपर्ने, प्राथमिकता नरहेका आयोजना अघि

बढ्ने जुन प्रवृत्ति छ, यसलाई निरुत्साहित

गर्न नै आयोजना बैंकको अवधारणा अघि

बढेको हो,' उनले भने, 'योजनाहरू बैंकको

रूपमा एक ठाउँमा हुन्छन् र ती आयोजनालाई

आधारमा कार्यान्वयनमा

लैजान अघि बढाइन्छ । यो नै यसको मूल मर्म हो ।' आयोजना तथा कार्यक्रमहरूको पहिचान, विश्लेषण, प्राथमिकीकरण र छनोट प्रक्रियालाई सहभागीतामूलक बनाउन प्रदेश आयोजना बैंक तर्जुमा निर्देशिकाको प्रस्तावना तयार पारिएको छ ।

प्रदेश सरकारको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकाससँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राख्न सहयोग पुग्ने भएको छ । योजनाविद् डा. नरकुल केसीले योजनालाई एकीकृत गर्न आयोजना बैंक उपयुक्त माध्यम बन्ने बताउँछन् । 'हाम्रो प्राथमिकता के हो ? के कुरालाई फोकस गरेका छौं भन्ने कुरा त्यहाँ समावेश आयोजनाले देखाउँछ । त्यही भएर प्रदेशलाई सफल बनाउन हामीले छानेका योजनाले पनि सघाउ पुर्‍याउँछन्,' उनले भने,

'यसबाट उपलब्धि देखाउन सक्ने आयोजनालाई अघि बढाउन खोजिएको छ ।' प्रदेश सरकारले खुट्टा आयोजनामा लगानी धेरै लगाउँदा त्यसबाट उपलब्धि कम प्राप्त भएको देखिएको छ । त्यही भएर अब योजनाको प्राथमिकीकरण गर्न आयोजना बैंक स्थापना गरेर अघि बढ्ने गरी सरकारले काम गरिरहेको मुख्यमन्त्री वरेतराण आचार्यले बताए । 'यो ७/८ वर्षको अवधिमा आइपुग्दा के राम्रो गरियो, के गर्न सकिरुन भन्ने राम्रोसँग बुझेका छौं । टुट्ने योजनाका कारण काम भए पनि उपलब्धि देखाउन समस्या परेको छ । अब टुट्ने योजनालाई प्रदेशले निरुत्साहित गर्छ,' उनले भने, 'यसका लागि आयोजना बैंक नै उपयुक्त विकल्प हो ।' योजना बैंकमार्फत काम हुने भएपिछ राजनीतिक पहुँच नपुगेका स्थानमा पनि योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

## निक्षेप रकम उपर हकदावी गर्न आउने ३५ दिने सूचना

श्री सुन लामाको नाती, श्री छ्वाङ फिज लामाको छोरा, सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका, वडा नं. १ भई हाल काठमाण्डौँ जिल्ला, काठमाण्डौँ महानगरपालिका, वडा नं. ६ बस्ने **श्री पासाङ लामा**ले यस बौद्ध शाखामा बचत खाता नं. २०५१५२४१४११११९ (पासाङ लामा/साकी डोल्मा लामा) संचालन गर्दै आउनु भएकोमा मिति इ.सं. २०२५/०३/०६ मा निज खातावाला श्री पासाङ लामाको निधन भएकोले सोही व्यहोरा उल्लेख गरी उपरोक्त खातामा रहेको रकम पाठु भनी निज मृतककी पत्नी नाता पर्ने **श्रीमती साकी डोल्मा लामा**ले मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणित प्रमाणपत्र लगायतका अन्य आवश्यक कागजात सहित यस बैंक समक्ष निवेदन दिनु भएकोले यो सूचना प्रकाशित गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम निज मृतक **श्री पासाङ लामा**को नाममा यस शाखामा रहेको निक्षेप रकम भुक्तानी भई जाने र निक्षेप रकमको कारण भए वा अन्य कुनै व्यक्तिको हकदावी छ भने यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र आफ्नो स-प्रमाण दावी गर्न यस बैंकको **बौद्ध शाखामा** आउनुहोला । अन्यथा उल्लेखित म्यादीभित्र कोही कसैको दावी पर्न नआएमा माग बमोजिम उपरोक्त खाताको रकम भुक्तानी हुने र सोका लागि बैंक जिम्मेवार नहुने व्यहोरा समेत जानकारी गराउँछ । पछि कुनै उजुर बाजुरालाई बैंकले मान्यता नदिने समेत सूचित गरिन्छ ।



**नेपाल एसबिआई बैंक लिमिटेड**  
**NEPAL SBI BANK LTD.**

बौद्ध शाखा, फोन ९७७-०१-४४९१४४२

## १५ दिने सार्वजनिक सूचना

(सूचना प्रकाशित मिति: २०८१/१२/१०)

यस बैंकका निक्षेपकर्ता ब्यापी ठेगाना कपिलवस्तु जिल्ला, कुष्मन्धर नगरपालिका वडा नं. ९ ठेगाना भएको कबीर ट्रेडर्स एण्ड सप्लायर्सको प्रोप्राइटर मोहम्मद सफिक बाँकी मिति २०८०/१०/०४ मा निधन भएको र निजको नाममा यस बैंक स्थित कबीर ट्रेडर्स एण्ड सप्लायर्स खातामा रहेको निक्षेप रकम भुक्तानी पाठु भनी कपिलवस्तु जिल्ला, कुष्मन्धर नगरपालिका वडा नं. ९, ठेगाना भएका निज मृतक खातावालाको श्रीमती नाता पर्ने तहरुन निसाले सम्बन्धित कागजात समेत संलग्न राखी यस बैंक समक्ष निवेदन पेश गर्नु भएकोले निज खातावालाको निक्षेपउपर बरू कसैको हकदावी लाग्ने भए यो प्रमाणित हुने सक्कलै सबुत प्रमाण कागजसहित यस बैंकको शाखा कार्यालय कुष्मन्धर वा प्रधान कार्यालय नक्साल काठमाडौँमा लगायत जुनसुकै शाखा कार्यालयमा हस्तावि गर्नु आउनु होला । उल्लेखित समयबन्धी भित्र कसैको हकदावि पर्न नआएमा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बमोजिम मृतक कबीर ट्रेडर्स एण्ड सप्लायर्सको प्रोप्राइटरको श्रीमतीको माग अनुसार भुक्तानी भई जाने र पछि कसैको हकदावि एवं उजुरी समेत नलाग्ने हुदाँ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Head Office: Naxal, Kathmandu, Nepal  
P.O. Box: 13808, Ph: 01-5970720/5970020  
SWIFT: SIDNPKPA  
Email: customerservice@sbi.com.np  
Web: www.siddharthabank.com



## ६ वर्षदेखि विषादी परीक्षण

# प्रयोगशाला सञ्चालनमा आउन सकेन

वीरेन्द्रनगर (कास)- कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्नका लागि भेरीगञ्ज नगरपालिका-४ हेर्मा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ । प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो ।

करिब ७० लाखको लागतमा ६ वर्षअगाडि कर्णाली प्रदेश सरकारले विषादी प्रयोगशाला स्थापना गर्न भवन निर्माण गरेको थियो । कर्मचारी र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपिछ भवन निर्माण भए पनि काम सञ्चालनमा आउन नसकेको हो । कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालन हुन नसकेको हो । प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले ६ वर्षअघि प्रयोगशाला निर्माण गरिएको भए पनि आवश्यक उपकरण खरिद गर्न बजेट र जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बताए । कार्यालयले मन्त्रालयसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिए पनि हालसम्म त्यसको व्यवस्थापन हुन नसकेको उनले बताए ।

मन्त्रालयले हेर्मा र सल्यान कपुरकोटको

सञ्चालनका लागि २९ लाखमात्रै बजेट विनियोजन गरेको छ । जबकि प्रयोगशाला सञ्चालनमा ल्याउन ६५ लाखको बजेट माग गरी मन्त्रालयमा पठाइएको उनले बताए । प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट नै नपुग्ने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याउन नसकिएको उनले जनाए ।

कार्यालयले सुर्खेत र कपुरको प्रयोगशालाका लागि छ/छ जना कर्मचारी माग गरेको छ तर अहिलेसम्म उपलब्ध हुन सकेको छैन । यता कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए ।

बबईमा स्वचालित क्यामेरा

कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कर्णाली प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ । प्रदेश भित्रने र बाहिरिने सवारीसाधन डिजिटल प्रविधि स्वचालित नम्बर प्लेट पढिचान गर्ने सिसी क्यामेरा जोडिएको हो

क्यामेरा जोडिएसँगै प्रहरीहरू सडकमा आउनुपर्ने र सवारीसाधन रोकेर नम्बर दर्ता गर्नुपर्ने भन्फट



हटेको छ । अत्याधुनिक सिसी क्यामराले गाडीको नम्बरसहितका आवश्यक विवरण कम्प्युटरमा लिपिबद्ध हुनेछ । जसले गर्दा अब बबई नाकामा गाडी नरोकिई जाने आउने गर्दछन् । दुईवटा अत्याधुनिक क्यामरासहित अन्य प्रविधिको नौ लाख ७५ हजार र क्यामरा कन्ट्रोल गर्ने भवनको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेश प्रहरी कार्यालयलाई १० लाखभित्र बनाउन बजेट दिएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका हुन् । कर्णाली छिर्ने नाकामा क्यामरा जडानले सुरक्षित यात्रा र प्रहरीहरू प्रविधिमेत्री भएको मुख्यमन्त्री कँडेलले बताए । उद्घाटन कार्यक्रममा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, भेरीगंगा नगरपालिकाका (कावा) नगर प्रमुख, ट्राफिक प्रदेश र जिल्ला प्रमुख, स्थानीय अगुवाहरू सहभागी थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले भवन र स्वचालित नम्बर प्लेट पढिचान गर्ने सिसी क्यामरासहितको सामग्री जोडेको हो ।

## कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धी ३५ (पैंतिस) दिने अत्यन्त जरुरी सूचना

(प्रकाशित मिति २०८१ साल चैत महिना १० गते आइतवार)

यस विकास बैंकको शाखा कार्यालय खोलेसिमलबाट तपशिलमा उल्लेखित ऋणीहरूले साधारण कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज र अन्य दै दस्तुर समेत तिर्ने बुझाउने सम्बन्धमा बैंकसँग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिन भित्रमा बैंकलाई तिर्ने बुझाउनु पर्ने सम्पूर्ण साँवा, ब्याज तथा हर्जाना ब्याज समेत चुक्ता भुक्तान गर्न आउनुहुन यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा सम्पर्क राखी संस्थाबाट लिएको कर्जाको सम्पूर्ण साँवा, ब्याज र अन्य दै दस्तुर चुक्ता भुक्तान गर्नु होला । उक्त अवधि भित्र तपाईंले यस संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज र अन्य दै दस्तुर चुक्ता भुक्तान नगरेमा तपाईं तथा तपाईंको एकाघरसगोलका अश्वियार सदस्यहरूको नाममा रहेको चल अचल सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी लिलाम बिक्री गरी संस्थाले आफ्नो सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा अवगत गराउँदछौ । सो मार्फत पनि संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्था ऋण असुली ऐन २०४८ र सोको नियमावली तथा प्रचलित कानून अनुसार ऋणी तथा व्यक्तियत धनजमानीकर्ताको अन्य चल अचल जायजेथा श्रीसम्पत्तिबाट बाँकी साँवा, ब्याज हर्जाना तथा अन्य दै दस्तुर असुल उपरका लागि अन्य कानूनी प्रकृया अगाडी बढाईने व्यहोरा ऋणी तथा धनजमानीकर्ताहरू तथा सम्बन्धित सबैलाई यो सूचना मार्फत सूचित गरिन्छ । साथै उक्त अवधि भित्र कर्जा चुक्ता नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ को उपदफा ११ अनुसार ऋणी र व्यक्तियत धनजमानीकर्ताको तीन पुस्तै विवरण कर्जा सूचना केन्द्र लि.को कालो सूचीमा नाम समावेश गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

| तपशिल                                                                                                                                                                                                                                                       |
|-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| <b>१) ऋणीको विवरण</b>                                                                                                                                                                                                                                       |
| दिल बहादुर गुरुङको छोरी जित बहादुर तमाङको बुहारी प्रविन तमाङको पत्नी चितवन जिल्ला पदमपुर वडा नं. ८ हाल, कालिका न.पा. वडा नं. ३ बस्ने <b>मधु कुमारी गुरुङ</b> (ना.प्र.नं. ३५१००४/१००३, जारी मिति र जिल्ला : २०७०/०२/२०, चितवन)                               |
| <b>व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण</b>                                                                                                                                                                                                                    |
| १) दल जित गुरुङको नाति दिल बहादुर गुरुङको छोरा चितवन जिल्ला पदमपुर वडा नं. ८ हाल, कालिका न.पा. वडा नं. ३ बस्ने <b>विकारा गुरुङ</b> (ना.प्र.नं. : २०८४/०६२ जारी मिति र जिल्ला : २०६३/०३/२९, चितवन)                                                           |
| २) राम बहादुर गुरुङको नाति डम्बर सिं गुरुङको पुत्राङ जिल्ला माभुकोट वडा नं. १ हाल, कालिका न.पा. वडा नं. ३ बस्ने <b>छवि लाल गुरुङ</b> (ना.प्र.नं. : ४१३२४ जारी मिति र जिल्ला : २०६०/०४/२३, प्युठान)                                                          |
| <b>२) ऋणीको विवरण</b>                                                                                                                                                                                                                                       |
| हरि बहादुर तमाङको छोरी मन बहादुर पुलामी मगरको बुहारी राम बहादुर पुलामी मगरको पत्नी चितवन जिल्ला दाहाखानी वडा नं. ६ हाल, कालिका न.पा. वडा नं. ८ बस्ने <b>सानुमाया पुलामी मगर</b> (ना.प्र.नं. : ३५१०१४/७२०, जारी मिति र जिल्ला : २०६८/०८/२९, चितवन)           |
| <b>व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण</b>                                                                                                                                                                                                                    |
| १) तिलक विक्रम पुलामी मगरको नाति मन बहादुर पुलामी मगरको छोरा चितवन जिल्ला दाहाखानी वडा नं. ६ हाल, कालिका न.पा. वडा नं. ८ बस्ने <b>राम बहादुर पुलामी मगर</b> (ना.प्र.नं. : ४३/०३१ जारी मिति र जिल्ला : २०४६/०२/०२, चितवन)                                    |
| २) ज्ञान बहादुर राना मगरको छोरी मन बहादुर पुलामी मगरको बुहारी खडक बहादुर पुलामी मगरको पत्नी चितवन जिल्ला दाहाखानी वडा नं. ६ हाल, कालिका न.पा. वडा नं. ८ बस्ने <b>पदम कुमारी पुलामी मगर</b> (ना.प्र.नं. : ३५१०१४/७९९ जारी मिति र जिल्ला : २०६८/०८/२९, चितवन) |

|                                                                                                                                                                                                                                                     |
|-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| <b>३) ऋणीको विवरण</b>                                                                                                                                                                                                                               |
| मन बहादुर सारु मगरको छोरी तुल बहादुर मगरको बुहारी सन्त बहादुर मगरको पत्नी चितवन जिल्ला दाहाखानी गा.वि.स. वडा नं. ६ हाल, कालिका न.पा. वडा नं. ८ बस्ने <b>डम्बर कुमारी सारु मगर</b> (ना.प्र.नं. : ३५३०१८/४०३, जारी मिति र जिल्ला : २०६३/१०/२९, चितवन) |
| <b>व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण</b>                                                                                                                                                                                                            |
| १) वेद प्रसाद ढुङ्गानाको छोरी कुम बहादुर अधिकारीको बुहारी शिव अधिकारीको पत्नी चितवन जिल्ला न.पा. वडा नं. ४ हाल, वडा नं. ८ बस्ने <b>पार्वती ढुङ्गाना अधिकारी</b> (ना.प्र.नं. : ३५-०१-७३-२०८७ जारी मिति र जिल्ला : २०४६/०८/२५, धादिङ्ग)               |
| <b>४) ऋणीको विवरण</b>                                                                                                                                                                                                                               |
| राम बहादुर प्रजाको छोरी विजराम प्रजाको बुहारी दिनेश प्रजाको पत्नी चितवन जिल्ला कालिका वडा नं. १० हाल, रत्ननगर न.पा. वडा नं. १४ बस्ने <b>लाल माया प्रजा</b> (ना.प्र.नं. : ३५३०११/४३९, जारी मिति र जिल्ला : २०६३/११/२३, चितवन)                        |
| <b>व्यक्तिगत धनजमानीकर्ताको विवरण</b>                                                                                                                                                                                                               |
| १) वाघ सिंह प्रजाको नाति विजराम प्रजाको छोरा चितवन जिल्ला सिद्धि गा.वि.स. वडा नं. ८ हाल, रत्ननगर न.पा. वडा नं. १४ बस्ने <b>दिनेश प्रजा</b> (ना.प्र.नं. : ३५-०१-७३-१२५८४ जारी मिति र जिल्ला : २०७३/११/१०, चितवन)                                     |
| २) बृहस्पती प्रजाको नातिनी राम बहादुर प्रजाको छोरी चितवन जिल्ला कालिका न.पा. वडा नं. १० हाल, रत्ननगर न.पा. वडा नं. १४ बस्ने <b>मनिका प्रजा</b> (ना.प्र.नं. : ३५-०१-७८-१०४२७ जारी मिति र जिल्ला : २०७८/०९/२६, चितवन)                                 |

\*शिव ताम्प देवबाट "ब" कसैको उपातगतत्र प्राप्त राज्य सत्त्वको विकास बैंक"

**मुक्तिनाथ विकास बैंक लि.**  
**MUKTINATH BIKAS BANK LTD.**  
Central Office: Lazimpat, Kathmandu, Tel.: 01-5970887, Toll Free No.: 16600149999  
E-mail: info@muktinathbank.com.np, Web: www.muktinathbank.com.np

Winner of  
EUROPEAN  
MICROFINANCE  
AWARD 2020

जवता बैकमा होइन, बैंक जवतामा जानु पर्दछ